



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको फ्युमिगेशन सिट खरिद सम्बन्धी गोप्य शिलवन्दी बोलपत्र आह्वानको सूचना प्रथम पटक प्रकाशित मिति २०७९।०१।१५

यस कम्पनीका तपशीलका कार्यालयहरूको लागि तपशील बमोजिम ३५ थान फ्युमिगेशन सिट खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर, (VAT) मा दर्ता भएका इच्छुक फर्म, संस्था वा कम्पनीबाट तपशील बमोजिमका शर्तहरूको अधिनमा रही रीतपूर्वकको गोप्य शिलवन्दी बोलपत्र आव्हान गरिएको छ। कम्पनीले खरिद गर्ने फ्युमिगेशन सिटको किसिम, तौल, आकार, क्षमता, बुझाउनु पर्ने स्थान, संख्या, धरौटी रकम, बोलपत्र दस्तुर, बोलपत्र खरिद गर्ने, बुझाउने र खोल्ने मिति तपशील बमोजिम रहेको छ।

क्र.स	फ्युमिगेशन सिटको विवरण	बुझाउने कार्यालय/स्थान	बुझाउने संख्या	बोलपत्र खरिद गर्न सकिने कार्यालय र मिति	बोलपत्र बुझाउने र खोल्ने कार्यालय/स्थान र मिति
1	Fumigation sheet should be made of high density polyethylene nylon woven fabric laminated by virgin polythene film of mass fiber.	लहान	६	सम्बन्धित कार्यालय र	खरिद एकाई, प्र.का.काठमाडौं मिति
2		विराटमोड	३		
2	The fumigation sheet should be of 12x18 meter square size (equivalent 40'x60'), 450 gsm (may accept $\pm 5\%$), should be 97.2 Kg (may accept $\pm 5\%$) and above.	विरगंज	२	खरिद एकाई, प्रधान कार्यालय, काठमाडौं	२०७९/०२/१६ गते १२:०० बजे
3		नेपालगंज	४		
3	It should be water proof, moisture proof and durable.	विराटनगर	६	मिति	सम्म दर्ता गर्ने र सोही दिन २:०० बजे खोल्ने
4		जनकपुर	६		
4	ISO certified	धनगढी	३	२०७९/०२/१३ गते सम्म	छ।
5			सुर्खेत		
5	It should include: ❖ Repair kits of HDPE adhesive tape with 2x4 ft. sheet. ❖ All sheet coverage Poly fiber bags.	काठमाडौं	२		
		जम्मा	३५		

नोट:-

- बोलपत्रदाताले बोलपत्र साथ फ्युमिगेशन सिटको कम्तिमा $90 \times 90 \text{cm}^2$ साइजको नमुना अनिवार्य पेश गर्नुपर्नेछ। उक्त फ्युमिगेशन सिट कम्पनीले तोकेको गुणस्तर/मापदण्ड अनुसार भएमा मात्र फ्युमिगेशन सिट खरिद गरिने छ।
- कम्पनीको प्रधान कार्यालय खरिद एकाई काठमाडौं र फ्युमिगेशन सिट बुझाउने कार्यालयहरूबाट फिर्ता नहुने गरी रु.३०००/- दाखिला गरी मिति २०७९/०२/१३ गते सम्म बोलपत्र फाराम र सो सम्बन्धी कागजात सेट खरिद गर्न सकिनेछ।

३. बोलपत्रदाताले बोलपत्रसाथ तोकिए बमोजिमको धरौटी रकम वापत रु १,०८,५००/- यस कम्पनीको बैंक खातामा जम्मा गरेको सक्कलै भौचर वा "क" बर्गको वाणिज्य बैंकबाट **खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको** नाममा जारी भएको नियमानुसारको ४ महिना अर्थात् १२० दिन अवधिको बैंक जमानीपत्र पेश गर्नु पर्नेछ ।
४. २०७९/०२/१६ गते १२:०० बजे भित्र खरिद एकाई प्रधान कार्यालय काठमाडौंमा बोलपत्र दर्ता गरिसक्नु पर्नेछ। सोही दिन २:०० बजे प्रधान कार्यालय काठमाडौंमा नियमानुसार बोलपत्र खोलिने छ ।
५. बोलपत्रदाताले फ्युमिगेशन सिटको रकम कबुल गर्दा नियमानुसार लाग्ने कर, ढुवानी भाडा, लोड अनलोड, चौकाई लगायतका खर्चहरू समावेश गरी मूल्य कबोल गर्नु पर्ने छ। बोलपत्रको खाम बाहिर **"फ्युमिगेशन सिट खरिद सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र"** भन्ने उल्लेख गरी तोकिएका सबै कागजात बोलपत्रसाथ संलग्न राखी खाम शिलबन्दी गरी पेश गर्नु पर्नेछ।
६. बोलपत्र खरिद गर्ने अन्तिम मिति, दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिन माथि उल्लिखित समयमा उक्त कार्य हुनेछ।
७. स्वीकृत बोलपत्रदाताले बोलपत्र स्वीकृत भएको १५ दिन भित्र नियमानुसारको कार्य सम्पादन जमानत पेश गरी फ्युमिगेशन सिट खरिद/बिक्री सम्झौता गर्नु पर्ने छ।
८. फ्युमिगेशन सिटको कुल संख्याको एकमुष्ट मुल्यांकन गरी न्यूनतम मूल्यांकित सारभूतरूपमा प्रभावग्राही बोलपत्र स्वीकृतिको लागि छनौट गरिने छ। फ्युमिगेशन सिटको परिमाण थपघट गर्न सकिने छ।
९. बोलपत्र मान्य हुने अवधि बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि ९० दिनको हुनेछ। बोलपत्र आंशिक वा पूर्ण रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित रहनेछ।
१०. बोलपत्र सम्बन्धी शर्तहरू यो सूचना र बोलपत्र कागजातमा उल्लेख भएकोमा सोही बमोजिम र अन्यको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ ।

खरिद एकाई, प्रधान कार्यालय, काठमाडौं, फोन नं ०१-४२५५८६५, website: www.fmtc.org.np